

# अम्लिय माटोमा कृषि चुनको प्रयोग

भवप्रसाद त्रिपाठी  
रणजित शाह

माटोको अम्लियपना भन्नाले माटोको घोलमा हाइड्रो-जन आयनको कति मात्रा छ सो कुरा थाहा हुन्छ । यसलाई अक्सर गरेर पि एच. इकाइमा लेखिन्छ । माटोको धी, एच. ले माटोमा अम्लियपना अथवा क्षारियपनाको स्तर (डिग्री) कस्तो छ सो कुरा जनाउछ । नेपालमा अम्लिय माटोको समस्या केहि वर्ष यतादेखि चाँचिदै आएको छ । कृषि विभाग माटो विज्ञान तथा कृषि रसायन शास्त्र शाखा खुमलटारले ३ वर्ष पहिले मकै-गहुँ चक्र बालिमा चूनको विभिन्न मात्रा १, २, ३, ४ टन प्रति हेक्टर भकै बालिमा मात्र चुन राखेर खुमलटार, ककनी, काञ्चे (दोलखा) फार्महरूमा परिकल्पना गरेको थियो । खुमलटार, ककनी र काञ्चे फार्मको पि. एच. चुन प्रयोग गर्नु अघि क्रमशः ४. ७४, ४. ६० र ४.७४ थिए र यी ठाउहरूको माटोको किसिम पनि क्रमशः पांगो-दोमट र बलौटे-दोमट थियो । पहिला भकै बालि पछि सबै ठाउको पि. एच. हेर्वा करिब एक एकाइ पि. एच. बढेको पाइयो । भकै पछि ती प्लट-हरूमा फेरी चुन नराखि त्यसको बाँकी श्रेणीले बालि उत्पादनमा कतिको फरक पार्छ भनि अनुसन्धान जारि राखियो । नतिजा अनुसार खुमल र कञ्चेश्वा पहिले भकै बालिले २००० किलो चुन प्रति हेक्टरका दरले क्रमशः ७% र १७%, बढि उत्पादन दिएको छ । सो चुनले दोश्रो गहुँ, तेश्रो भकै र चौथो गहुँ बालीमा खुमलमा १४%, १६% र ७%, ककनिमा ३३%, ६६% (दोश्रो र तेश्रो बालिको र काञ्चेमात्र १%, २४%, ७२% बढि उगजनी दिएको छ ।

खुमलटार ककनी र काञ्चे फार्महरूमा गरेको परिकल्पना नतिजा तालिका नं ५ मा प्रस्तुत गरिएको छ । सलाही नवलपुरमा बदाम बालिमा गरेको परिकल्पना अनुसार १६७० किलो चुन प्रति हेक्टर प्रयोग गर्दा पहीला बदाम बालि उत्पादन १६% ले बढिएको छ ।

अत्र बालि र धेरै जसो अन्य बालिहरू पि. एच. ५.५ देखि ७.५ मा राङ्गोसंग फट्टाई उत्पादन दिन्छन् । तसर्थ पि. एच. ५.५ अन्दा कम भयो भने बालि अनुसार पि. एच. बढाउन चूनको प्रयोग तालिका नं. ४ मा दिए अनुसार प्रयोग गर्नु पर्छ र एक पटक चुन प्रयोग गरे पछि २,३ वर्ष पछि केरि पि. एच. जचाई भालू प्रयोग गर्नु पर्छ ।

## अम्लिय माटोमा कृषि चुनको प्रयोग

नेपालमा अम्लिय माटो बन्नका कारणहरू:-

१) पैतृक पदार्थ:- नेपालको हिम श्रृङ्खलादेखि लिएर उच्च पहाड, मध्य पहाड र सिवालिक सम्मको भागका चट्टानहरू सिष्ट, क्वाजाईट, ग्रेनाइट, निसेस, फाइलाईट र चुन ढुङ्गाले बनेको छ । (ल्यान्ड तिष्टस इन नेपाल १६६३ चुन ढुङ्गा बाहेक अल्ल लबै किसिमका चट्टानहरू खिइदै गएर हास्त्रो बनेको छ ।

२) बालि लिदा बयाल्सीयम र म्यानेसियम तस्वहरू घट्टै जानुः- जमिनबाट बालि लिदा बयाल्सीयम र म्यानेसियम तस्वहरू माटोमा कम हुदै जान्छ । यी तस्वहरू माटोमा

घटनलाई बालि उद्जाइने माटोको संभार, ठाउ र, समयमा भर पर्दछ । उदाहरणको लागि प्रति हेक्टर मर्के ३.१ टन उत्पादन हुन्दा १२ किलो ग्राम क्याल्सीयम र ६ किलो ग्राम म्याग्नेसियम तत्वहरू प्रति हेक्टर क्षति हुन्छ । त्यसै गरि गहु ३.८ टन प्रति हेक्टर उत्पादन गर्दा १३ किलो ग्राम क्याल्सीयम र ६ किलो ग्राम म्याग्नेसियम प्रति हेक्टर नष्ट हुदै जान्छ । बालि उत्पादन गर्दा औषत १४ किलो ग्राम क्याल्सीयम र ११ किलो ग्राम म्याग्नेसियम प्रति हेक्टर माटोमा घट्न जान्छ ।

३) बर्षाको पानीले माटोमा भएको क्याल्सीयमको चुहावटः— दस वर्षको औषत बर्षाको आँकडा अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, काञ्चे पलाञ्चोक, नुवाकोट, कास्की, चितवन, धनुषाको वार्षिक वर्षा क्रमशः १५४२.५५ मि. मि., १४२६.६० मि. मि., १६१०.१८ मि. मि., २०२८.२० मि. मि., ३८८२.२१ मि. मि., २०३२.८० मि. मि. र २२०७.६५ मि. मि. हुन्छ । यसरी बढी बर्षा हुदा बर्षाको पानीमा क्याल्सीयम तथा म्याग्नेसियम तत्वहरू सजिले संग घुल्दछन् र विल्वाले लिनु भन्दा बढी जमिनबाट चुहिएर नोकसान हुन्छन् । बर्षाको समयमा धेरै वर्षा हुँदा जमिनबाट पनि माटोको कण पानीले आफु संगे बगाएर लान्छ । यी माटोका कणहरू संग क्याल्सीयम र म्याग्नेसियम तत्वहरू पनि हुन्छन् र बगाएर ले जादा यी तत्वहरूको पनि क्षति पुऱ्ठ ।

४) अम्लिय माटो बनाउने खलखादको प्रयोगः— लगातार असन्तुलित माटोमा एमोनियम युक्त वा अरू बढी अम्लिय उत्पादन गर्ने खालका रसायनिक मल प्रयोग गर्दा माटोमा अम्लियपना बढन जान्छ । विकिसित मुलुकहरूको वाजोमा नेपालमा रसायनिक भस्को प्रयोग धेरै कम भएको देखिन्छ तापनि लामो अदधिसम्म अम्लिय दिने थोरै रसायनिक मल प्रयोग गर्दा हुकुका माटो (बलैटे, बलौटे-बोझट) भा अम्लियपना बढाई जान्छ । कृषि सासार्ही संस्थान कार्यालय-बाट प्राप्त आँकडा अनुसार काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लाहरू र काञ्चे पलाञ्चोक जिल्लामा प्रति हेक्टर नाइट्रोजन ४० किलो फस्फोरस ८ किलो र पोटासियम ०.४ किलो प्रयोग भएको देखिन्छ । अन्य जिल्लाहरूको तुलनामा काठमाण्डौ उपत्यका र काञ्चे जिल्लामा तीन गुणा बढी रासायनिक मल प्रयोग गरेको देखिन्छ साथै

यी जिल्लाहरूमा यूरिया, एमोनियम सल्फेट, एमोनियम फस्फेट जस्ता अम्लिय बढाउने रासायनिक भस्महरू बढी प्रयोग भएको पाइएको छ ।

### विल्वाला अम्लिय माटोको प्रभाव—

माटोको अम्लियपनबाट विल्वाला हरूमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै तरिकाबाट प्रभाव पार्छ । विल्वाला को इन्ज्याइमहरू छिटो परिवर्तन गराई नोकसान पुऱ्ठाउँछन् ।

प्रत्यक्ष रूपबाट विल्वाला हरू पुग्ने नोकसानीः— १. जराका तन्तुहरूमा हाइड्रोजन आयन जम्मा हुन गई जराहरूमा लाभ पुऱ्ठाउँछ । २. व्याटावनहरू जानु पर्ने विल्वाला जालीहरूमा प्रभाव पार्छ ३. जराहरूले लिने क्षारिय र अम्लिय बस्तुहरूको संतुलनलाई बाधा पुऱ्ठाउँछ ।

अप्रत्यक्ष रूपबाट विल्वाला हरू पुग्ने हानी नोकसानी—

१. फस्फोरस, कपर तथा जिक तत्वहरू विल्वाले लिन गाहो पर्छ ।
२. धेरै अम्लिय माटोमा एलुमिनियम, म्याग्निज तथा फलान (आइरन) तत्वहरू घुलनसिल अवस्थामा रहन्छन् र विल्वाला यी तत्वहरू बढी भौ विष तत्व पैदा गर्दछन् ।
३. माटोमा काम लाने किसिकां सुक्ष्म जीवहरूको कार्यकलापमा बाधा पुऱ्ठ जान्छ ।
४. विल्वाला हरूमा रोगको आकमण बढी हुन्छ ।
५. विल्वाला क्याल्सीयम र पोटासियम तत्वहरूको कमिवैदिन्छ ।

माटोको पि एच.र विल्वाले पाउने खाद्य तत्वहरू

विल्वाला हरूने मुख्य खाद्य तत्वहरू नाइट्रोजन फस्फोरस, पोटासियम र अरू तत्वहरू सल्फर, क्याल्सीयम, म्याग्नेसियम जिल्ले पनि पि पि ६.५ देखि ७.५ मा भयो भने मात्र उपलब्ध हुन्छ । फलाम (आइरन), म्याग्निज, दोरन, तावा (कपर), इलोरिन र जस्ता (जिक) तत्वहरू मध्यम र क्षारिय स्तरमा भन्दा अम्लिय माटोमा बढी विल्वाला हरू उपलब्ध हुन्छ । यी तत्वहरूको मात्रा विल्वाला हरू थोरै चाहिन्छ र पि. एच. ६.५ देखि ७.५ मा उपलब्ध मात्राले विल्वाला हरू चाहिने मात्रा पुऱ्ठ । अम्लिय

माटोमा चून धेरै प्रयोग गन्यो भने दोरन तत्वको कमि देखिन्छ तर जिक्को कमि देखिदैन । चून प्रयोग गन्यो भने विरुद्धाले सजिलैसित लिन सक्छ ।

माटोमा चून कति राख्नु पर्छ भन्ने कुरा तलका कुराहरूना भर पर्छ ।

१. माटोको पि. एच.:— माटोको अम्लियपना जति धेरै छ चुनको मात्रा पनि त्यति धेरै चाहिन्छ । कम अम्लिय माटोमा थोरै चून प्रयोग गरे हुन्छ ।

२. माटोको किसिम (टेक्चर) र प्रांगारिक पदार्थको मात्रा:— पि. एच. ले चून कति राख्नु पर्छ भन्ने कुरा संकेत गरेता पनि बफर व्यापासिटी बारे केहि जानकारी दिन्दैन । तसर्थ चुनको मात्रा निश्चय गर्ने माटोको किसिम र प्रांगारिक पदार्थको मात्रालाई विचार गर्नु पर्छ । चिन्टचाइलो माटो र प्रांगारिक पदार्थ बढे पछि क्वाटायन इक्स्वेन्ज व्यापासिटी र बकर व्यापासिटी पनि बढ्छ । पि. एच. एके किसिमको भएता पनि चिन्टचाइलो माटोले बलीटे माटोले भन्ना बढि चून चाहिन्छ । बलीटे र बलीटे दोमट माटोले पि. एच. को एक एकाई (५.५-६.५) बढाउन प्रति हेक्टर १ देखि १.५ टन चून चाहिन्छ भने दोमट र चिन्टचाइलो-दोमटले २ टन चून चाहिन्छ । कति चून राखि कति पि. एच. पुन्धाउने भन्ने कुरा चिन्टचाइलो माटोको किसिममा भर पर्छ । पि. एच. ४.५ बाट बढाएर ६.५ मा पुन्धाउन २० प्रतिशत बढि चून चाहिन्छ । यस कारण यदि पि. एच. लाई पि. एच. ७ को नजिक ल्याउनु पन्यो भने बढि चुनको आवश्यक पर्छ ।

कृषि चून प्रयोग गर्नुको उद्देश्यः— खास गरेर मुख्य तीन उद्देश्य लिएर माटोमा कृषि चून प्रयोग गरिन्छ ।

१. विरुद्धालाई चाहिने खाद्य तत्वहरू व्यालिसियम र म्याग्नेतियम उपलब्ध गराउदछ ।

२. अनुमिनियम, म्याग्निज र फलाम (आईरन) बढि भएर त्यसबाट हुन गएको हानीलाई घटाउँ ।

३. अम्लिय माटोको पि. एच. बढाई अन्य खाद्य तत्वहरू बिरुद्धालाई उपलब्ध गराउदछ ।

कृषि चूनले माटोमा गर्ने कामहरूः—

अति अम्लिय माटोमा बालो नालोको उत्पादन रान्नो

हुदैन । तसर्थ अम्लिय माटोको उत्पादकत्व बढाउन कृषि चूनको प्रयोग गर्ने आवश्यक छ । माटोमा कृषि चून प्रयोग गर्दा निम्नान्तार कामहरू हुन्छन् ।

१. अम्लिय माटोमा फलाम (आईरन) र एनुमिनियम घुलानशील अवस्थामा हुन्छन् र यीनीहरूले फस्को-रस तत्त्वलाई विरुद्धाले लिन सकाउने गरि आफुसंग राख्छन् । चुलले फलाम (आईरन) र एनुमिनियम-लाई अनुलम्बसिल अवस्थामा राख्छ जस्को फलस्वरूप सजिलै सित विरुद्धाले लिन सक्छ ।

२. चुलसे विरुद्धाले बढि लिने पोटासियम तत्वलाई कम गर्ने र विरुद्धाले बढि व्यालिसियम तत्व लिन्छ । यसरी विरुद्धाले पोटासियम तत्वलाई आर्थिक दृष्टिले काइदा हुने हिसाबले लिन्छ ।

३. माटोमा रावेका मलिला ब्रस्तुहरूलाई छिटो कुहाउन सहप्रयोग गर्ने र नाइट्रोजन तत्व बढी विरुद्धालाई उपलब्ध गराउँ ।

४. माटोको अम्लियपना ठिक गर्न उचित मात्रामा चून प्रयोग नन्दिले बाली उज्जनीमा सहप्रयोग पुन्धाउन माटोमा भएका सुखर जीवहरू (व्यास्टेरिया) को संख्या बढ्दि भई बाली उत्पादन बढन जान्छ ।

५. बाहिने मात्रामा चून प्रयोग गर्नले एनुमिनियम, म्याग्निज र फलाम (आईरन) अनुलम्बसिल अवस्थामा परिवर्त्त हुन्छ र यीनीहरूबाट बाली नालीमा पुग्ने क्षमिता कम हुन्छ ।

६. धेरै लामो अद्वितीयम चून प्रयोग गर्नले माटोको भौतिक बनावट सुधार्छ र माटोमा पानी रान्नरी आदान प्रदान गर्न सक्छ ।

७. बोट विरुद्धाको संख्या धेरै भई घना बढि हुन्छ । माटोले बढी पानी से स्तर र घने पानी कम हुन्छ । विरुद्धाले धेरै पानी पाउँछ र पानोले बगाएर हुन जाने भु-क्षयलाई कम गर्छ ।

नेपालमा प्रयोग गरिने चूनः—

नेपालका प्रयोग गरिने चूनलाई कृषि चून (व्यालिसियम कार्बोनेट) भनिन्छ । यसमा करिब ६० प्रतिशत व्यालिसियम कार्बोनेट पाईन्छ ।

## कृषि चुन प्रयोग गर्ने समय:-

कृषि चुन (क्यालिसियम कार्बोनेट) बाली लगाउनु भन्दा १५ दिन अधिने माटोमा एकनासले छरेर जोती माटोसंग मिलाउनु पर्छ बाली लगाउनु अघि जुनसुके समयमा चुन प्रयोग गर्न सकिन्छ । माटोको पि. एच. स्थीर रहनलाई चुन र माटोको विचमा हुने रासायनिक प्रतिकृथालाई करिव २५ दिन लाग्छ । चुनको असर बाली नालीमा राम्ररी देखिनलाई माटोमा चुन राख्दा चिस्यान हुनु जरूरी छ प्राविधिकको सिफारिस अनुसार एक पटक कृषि चुन प्रयोग गरे पछि २, ३ वर्ष विराएर मात्र प्रयोग गरे हुन्छ । यसरी चुन प्रयोग गर्दा फेरी एक पटक माटोको पि. एच. जाँचिर राख्यो भने लाभ हुन्छ ।

## कृषि चुन प्रयोग गर्ने तरिका:-

माटोको अस्तित्वमा ठिक पानं प्राविधिकको सिफारिस अनुसार कृषि चुन प्रयोग गर्नु गर्छ । थोरै मात्रामा प्रयोग गर्दा चुनको असर राम्रो देखिदैन । उदाहरणको लागि अति अस्तित्वमा माटोमा प्रति हेक्टर ५ टन चुन प्रयोग गर्नुको सट्टा २ टन मात्र प्रयोग गर्न्यो भने बाली उत्पादनमा खास फरक नपर्न सक्छ । अति अस्तित्वमा ४,५ टन चुन प्रति हेक्टर प्रयोग गर्दा आधा भाग बाली जोत्नु भन्दा पहिले एकनासले छरेर हलोले जोती माटोमा मिलाउनु गर्छ र बांकी आधा भाग जोते पछि फेरि बाली लगाउनु अघि माटोमा छरेर बाली लगाउनु पर्छ । थोरै चुन २ टन प्रति हेक्टर प्रयोग गर्नु पछि भने बाली जोतेर पुरे माटोमा मिसाई बाली लगाउनु पर्छ । मलिलोपना कम भएको बलौटे माटोमा बढि चुन प्रयोग गर्दा बोट बिरुदा मा क्षति पुन्याई बिरुदाको बृद्धि राम्रो हुन सक्दैन । बढि चुन प्रयोग बाट हुन गएको नोकसानीलाई प्रांगारिक मल (गाइ भैंसीको मल, कम्पोष्ट र हरियो मल) फस्कोरस र बोरन तत्वहरू अन्य मलबाट प्रयोग गरेर कम गर्न सकिन्छ कर्हि वेसी र कर्हि कम कृषि चुन प्रयोग गर्न्यो भने धेरै प्रयोग गरेको ठाउमा बढि भएर नोकसानी पुन्याउछ र कम भएको ठाउमा कमीको लक्षण देखिन्छ ।

## कृषि चुन प्रयोगले बालीनालीमा पनि असरः

एक भन्दा बढि बाली (मलिटपल क्रिंग) १ वर्षमा लिने ठाउं र धुम्तीबाली चक्रमा कोशे बाली लगाइएको अस्तित्वमा भएको छुष्ण सक्ने र नसको कुरा बालीमा निर्भर हुन्छ । धान, जै, आलस बालीहरूले अस्तित्वमा छुष्ण सक्नु भने मर्के, जुनेलो, आलु, गहुले केहि अस्तित्वमध्यम (न्यूट्रिल) खालको अवस्था रूचाउछन् । दाल जातले केहि अस्तित्वमध्यम अति क्षारिय अवस्था भन पराउछन् । बाली नालिले चुन प्रयोगबाट देखाएको असरको आधारमा विभिन्न बालीहरूलाई तीन वर्गमा विभाजन गरिएको छ ।

### क) बढि चुनको मात्रा चाहिने बालीहरू-

अरहर, भटमास, कपास, मटर केराउ, सूर्यमुखि, कुरिलो कोशे घासहरू, रेखलोभर, सिण्डूकलोभ ।

### ख) सध्यम चुनको मात्रा चाहिने बालीहरू-

चना, बयाम, मर्के, गहुं, जुनेलो, सकरखण्ड, सुति, धेरै जसो घासहरू ।

### ग) कम चुनको मात्रा चाहिने बालीहरू-

जौ, धान, तोरी, फाषर, आलु ।

खुमलाउ, कक्कनी र काञ्चे फार्म (बोलखा) हरूमा मर्के, गहुं र सर्लाहीमा बदाममा र काउमाडा भा धान बालीमा गरेको परिक्षण अनुसार चुन प्रयोगबाट मर्के, गहुं, धान र बदाम उत्पादनमा वृद्धि भएको छ । धेरै अस्तित्वमा माटोमा केहि मात्रामा चुन राख्दा आलु र र सुति दुबै बालीले उत्पादन बढाउछ । धेरै चुन प्रयोग गर्न्यो भने आलुमा स्वयाक र सुतिको जरा कुहिने रोग लाग्न सक्छ र उत्पादन तथा गुणस्तर दुबै घट्न सक्छ ।

माटोको पि. एच. अनुसार माटोलाई विभिन्न अस्तित्वमा क्षारिय बालीकरणमा विभाजन गरिएको छ । बालीकरण तालिका नं. १ मा दिएको छ । काउमागौँ, ललितपुर, भक्तपुर, काञ्चेपलाञ्चोक, नुवाकोट, काल्पकी, चितवन तथा धनुषा जिल्लाहरूको केहि ठाउंहरूबाट संकलन गरेको माटोको नमूनाको पि. एच. तालिका नं. २ मा प्रस्तुत गरिएको छ ।

माथि उल्लेखित ८ जिल्लाहरूमा पि. एच. अति

अम्लिय देखि धेरै अम्लियसम्म पाइएको ७। पी पंचायतहरूमा मकै तथा गहुङ्को लागि पि. एच. को आधारमा २.५ टन देखि ५.० टन प्रति हेक्टर ब्युन प्रयोग गर्न

सकिन्छ। विभिन्न बालीहरूको लागि आवश्यक वर्ते चि.एच. तालिका नं. ३ मा प्रस्तुत गरिएको ७।

## तालिका २

पि. एच. को बर्गिकरण: बालि उत्पादनमा पि. एच. लाई निम्नानुसार बर्गिकरण गरिएको ७।

क्र सं.	पि. एच.	बर्गिकरण
१	५.० भन्दा कम	अति धेरै अम्लिय
२	४.०-४.५	अति अम्लिय
३	४.५-५.०	धेरै अम्लिय
४	५.०-५.५	अम्लिय
५	५.५-६.५	मध्यम अम्लिय
६	६.०-६.५	कम अम्लिय
७	६.५-७.०	धेरै कम अम्लिय-संतुलन
८	७.०-८.०	संतुलन-अलि क्षारिय
९	८.०-८.५	मध्यम क्षारिय
१०	८.५-९.५	क्षारिय

## तालिका २

नेपालका केहि जिल्लाहरूको केहि पंचायतहरूको माटोको पि. एच.

जिल्ला । गाउ	पि. एच.	बर्गिकरण
<u>भक्तपुर</u>		
१ बालकुमारी	४.५०	अति अम्लिय
२ गुण्डु	४.४	अति अम्लिय
३ झाँखेल	४.१	अति अम्लिय
४ कटुञ्जे	४.७	धेरै अम्लिय
५ लुकन्थली	५.०	"
६ निजबाराही	४.७५	"
७ सियाडोल	४.२५	अति अम्लिय
८ सुडाल	४.५	"
<u>काठमाडौं</u>		
१ बुढानिलकण्ठ	४.५५	धेरै अम्लिय
२ गोलदुंगा	५.१०	अम्लिय
३ मनहरा	४.४	अति अम्लिय
४ मुलपानी	४.१५	"

क्र. सं.	जिल्ला। घंचायत	पि. एच	बर्गकरण
५	नंकाप	४.४५	"
६	गोठाटार	४.२५	"
७	सोखेल	५.५	अम्लिय
८	तीनठाना	४.५	अति अम्लिय
<u>काञ्चेपलान्चोक</u>			
१	धुमिखेल	४.१	अति अम्लिय
२	काञ्चे	४.८	धेरे अम्लिय
३	महादेव स्थान	५.४	अम्लिय
४	नाला	४.८	धेरे अम्लिय
५	पांचखाल	४.६	धेरे अम्लिय
६	सांगा	५.५	अम्लिय
७	श्रीखण्डपुर	४.१०	अति अम्लिय
८	टुकुचा	४.८५	धेरे अम्लिय
<u>ललितपुर</u>			
१	बुगभति	४.४	अति अम्लिय
२	चम्पी	४.८	धेरे अम्लिय
३	चापानाउँ	४.३	अति अम्लिय
४	धापाखेल	४.५	"
५	किटनी	४.२	"
६	लामाटार	४.६	धेरे अम्लिय
७	सैबु	४.६	"
८	सुनाकोठी	४.४	अति अम्लिय
<u>चितवन</u>			
१	भरतपुर	४.८	धेरे अम्लिय
२	विरेन्द्रनगर	५.१५	अम्लिय
३	चैनपुर	५.०५	"
४	गितानगर	५.२५	"
५	नारनपुर	४.५०	अति अम्लिय
६	पंचकन्दा	४.७०	धेरे अम्लिय
७	शिवनगर	५.७०	मध्यम अम्लिय
<u>धनेशा</u>			
१	बट्टासर	४.८०	धेरे अम्लिय
२	बेगादाबर	४.७५	धेरे अम्लिय
३	फुलगामा	६.३५	कम अम्लिय

४	जनकपुर पंचायत	६.७५	धेरे कम अम्लिय—संतुलन
५	मिथलेश्वर	६.४०	कम अम्लिय
६	तेजनगर	५.६०	कम अम्लिय
७	यज्ञभूनी	४.८०	धेरे अम्लिय
	<u>कास्की</u>		
१	बेगनास	७.४०	संतुलन—अलि क्षारिय
२	हेम्जा	४.३०	अति अम्लिय
३	लाभाचौर	४.५५	धेरे अम्लिय
४	लेखनाथ	६.८	धेरे कम अम्लिय संतुलन
५	पोखरा न. प.	५.०	धेरे अम्लिय
६	पुम्दिमुम्दी	४.६५	"
७	राखि	५.३०	अम्लिय
	<u>नुवाकोट</u>		
१	विदुर	४.५	अति अम्लिय
२	चौगढ़ा	५.५	अम्लिय
३	कविलाला	५.६५	अलि अम्लिय
४	कक्कनि	४.४	"
५	कल्यानपुर	४.५	"
६	रानीपौवा	४.६	धेरे अम्लिय
७	थांसिङ्ग	४.५५	"
८	टुष्टे	४.४	

नोट:- तथ्याङ्क ईम्प्रेसिड वि प्रोडक्शन्सी अफ एसिडिक् स्वायलस् इन नेपाल बाह लाइम् एप्लिकेशन—हेतरि पि.  
सा रोन्टेबाट लिएको।

### तालिका ३

विभिन्न बाजीलाई चाहिने आवश्यक पि. एच.

क्र स.	बालीको नाम	पि. एच. को मात्रा
१	धान	५-६.५
२	मके	५.५-७.५
३	गहुँ	५.५-७.५
४	जो	६.५-८.०
५	आलु	६-८.०
६	कपास	६-७.५
७	जुनेलो	५.५-७.५
८	जै	५-७.५
९	सिमी, बोडी	६-७.५

१०	केराउ	६-७.५
११	भटमास	६-७.५
१२	आलस	५-६.५
१३	सुयंमुखी	६-७.५
१४	सुर्ति	५.५-७.५

### तालिका ४

माटोको प्रकार अनुसार पहाड र तराइको निमित्त ४.५ पि. एच. बाट पि. एच. सम्म पुन्याउन चाहिने चुक्को मात्रा।

माटोको प्रकार	पहाडको निमित्त चन (किलो ग्राम प्रति हेक्टर)	तराइको निमित्त चन (किलो ग्राम प्रति हेक्टर)
	पि. एच. ४.५ देखि ५.५ पुन्याउने	पि. एच. ५.५ देखि ६.५ पुन्याउने
बलौटे माटो	६८०	८५०
बलौटे दोमट	८३२	१८००
दोमट माटो	१६५०	२४००
पांगो माटो	१६८०	२८००
चिम्टे दोमट माटो	१६४०	३२००
		६७०
		११२०
		१७६०
		२२४०
		३१३६
		४४८०
		८६५
		१६७०
		२२४०

### तालिका नं ५

औसत ग्रन्थ उत्पादन टन प्रति हेक्टर (१४% चिस्यानमा)

खुमलटार फार्म:-

क्र.सं	उपचारहरू (कृषि छुन प्रति हे.)	आ० व० २०३६।४०		आ० व० ०४०।४१		बालीको कुल उत्पादन
		पहिलो बाली मके	दोथो बाली गहुँ	तेशो बाली मके	चौथो बाली गहुँ	
१	०	६.५४४	१.६३५	१.१६४	२.३६६	११.७६६
२	१०००	६.५४४	१.८२२	१.६७२	३.०८३	१३.१२१
३	२०००	६.६७२	१.८७१	२.३४४	२.५६३	१३.७५०
४	३०००	६.५३३	१.७११	२.५३६	२.५००	१३.२८३
५	४०००	६.६८	१.६६४	१.८६५	२.६२०	१३.१५४

ककनी फार्म:-

१	०	५.२६७	०.६६६	१ ४७५		७.६४९
२	१०००	५ ५१२	१.३००	२.३२५		६.२९७
३	२०००	४.५२६	१.०६६	१.३६७		६ ६६५
४	३०००	६.१५८	१.३२७	२ ४६६		६.६८१
५	४०००	४.६२६	१.२३०	१.२४२		७.४०९

फार्मे (बोलखा) फार्म:-

१	०	२.५१८	१.२५०	३.३४६	०.५४०	८.०५७
२	१०००	२.४३७	१.७२३	२.८३३	०.८३५	७.८२८
३	२०००	२२८२	२.१३६	४.१४६	१.०२३	१०.५६३
४	३०००	२.७०२	२.०४६	४.२८३	१.१०३	१०.९३४
५	४०००	२.२८१	२.२२६	३ ५६७	१.२७३	८.३४७